



गैंडाकोट नगरपालिका

स्थानीय राजपत्र

गैंडाकोट नगरपालिकाद्वारा प्रकाशित

खण्ड : २ संख्या : २ मिति : २०७६०/३/२५

भाग-१

नेपालको संविधान बमोजिम गैंडाकोट नगर कार्यपालिकाले बनाएको तल उल्लेख भए बमोजिमको ऐन सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ ।

गैंडाकोट नगरपालिकाको

विनियोजन ऐन

गैंडाकोट नगरपालिकाको आर्थिक बर्ष २०७६/२०७७ को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्न र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

सभाबाट स्वीकृत मिति: २०७६/०३/२५

प्रस्तावना: नगरपालिकाको आर्थिक बर्ष २०७६/०७७ को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले, नेपालको सविधानको धारा २२९ को उप-धारा (२) बमोजिम गैंडाकोट नगरपालिकाको नगर सभाले यो ऐन बनाएको छ।

१) सक्षिप्त नाम र प्रारम्भ: क. यस ऐनको नाम “ गैंडाकोट नगरपालिकाको विनियोजन ऐन, २०७६ ” रहेको छ।

ख. यो ऐन २०७६/०४/०१ देखि प्रारम्भ हुनेछ।

२. आर्थिक वर्ष २०७६/०७७ का निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार: (१) आर्थिक वर्ष २०७६/०७७ का निमित्त नगर कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची- १ मा उल्लिखित चालु खर्च, पुँजिगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु ६४,६८,७३,३९९।- (अक्षरूपी चौसठ्ठी करोड अडसठ्ठीलाख त्रिहत्तर हजार तिन सय उनान्सय मात्र) मा नबढाइ निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ।

३. विनियोजन:

(१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७६/०७७ को निमित्त गैंडाकोट नगरपालिका नगर कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा नगर कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ। यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ। पुँजिगत खर्च र वित्तीय व्यवस्था तर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालु खर्च शीर्षकतर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजित रकम ब्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन। तर चालु तथा पुँजिगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ।

३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक शीर्षकबाट सो शीर्षकका जम्मा स्वीकृत रकमको १० प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न परेमा नगर सभाको स्वीकृति लिन पर्नेछ।

अनुसुचि-१

(दफा २ सँग सम्बन्धित)

नेपालको सविधानको धारा २२९ (२) बमोजिम
सञ्चित कोषबाट विनियोजन हुने रकम

क्र.स.	अनुदान संख्या	शीर्षकको नाम	चालु खर्च	पुँजिगत कार्यक्रम खर्च	वित्तिय व्यवस्था	जम्मा
१	२	३	४	५	६	७
२		नगर कार्यपालिका कार्यालय संचालन खर्च	११,४८,६०,०००।००			११,४८,६०,०००।००
३		विभिन्न वडा तथा नगरस्तरीय योजनाहरु	७,०२,५८,०००।-	१९,४३,७६,३६६।-		२६,४६,३४,३६६।-
४		शशर्त अनुदान संघीय सरकार	२२,२१,००,०००।००			२२,२१,००,०००।००
५		शशर्त अनुदान प्रदेश सरकार		१,००,००,०००।-		१,००,००,०००।-
६		समपुरक/लागत सहभागिता		३,००,००,०००।-		३,००,००,०००।-
७		विभिन्न कोष	३५,००,०००।००			३५,००,०००।००
८		वहुक्षेत्रीय पोषण कार्यक्रम	१७,७९,०००।००			१७,७९,०००।००
		जम्मा	४१,२४,९७,०००।-	२३,४३,७६,३९६।-		६४,६८,७३,३९६।००